

Branch:

शाखा:

Date:

मिति:

Customer No.

ग्राहक नं.

Account No.

खाता नं.

Account Type

खाताको प्रकार

Customer Name Mr./Mrs./Ms.

ग्राहकको नाम

श्रीमान/ श्रीमती/ सुश्री

First

Middle

Last

Minor:

नाबालक

Yes  
हो

No  
हेन

Gender:

लिंग

Male  
पुरुष

Female  
महिला

Others  
अन्य

Marital Status:

बैवाहिक अवस्था

Married  
विवाहित

Unmarried  
आविवाहित

Other  
अन्य

PAN Number:

स्थायी लेखा नंम्बर

Date of Birth

जन्ममिति

ई स (AD)  
बि स. (BS)

Nationality

राष्ट्रियता

Citizenship No

नागरिकता प्र.प.नं.

Issued Date

जारी मिति

ई स (AD)  
बि स. (BS)

Issued District

जारी भएको जिल्ला

Passport No

राहदानी नं.

Issued Date

जारी मिति

Issued District

जारी भएको जिल्ला

Detail of other Identification (ID): Name & address of ID document issuing office

अन्य परिचयको विवरण:

परिचय सम्बन्धि कागजात जारी गर्ने कार्यलयको नाम र ठेगाना

Id Document No.

परिचय पत्र नं.

Issued Date

जारी मिति

ई स (AD)  
बि स. (BS)

Type of ID Document

परिचय पत्रको किसिम

Educational Qualification

शैक्षिक योग्यता

Illiterate  
अशिक्षित

Literate  
साक्षर

SEE  
एस.इ.इ.

Graduate  
स्नातक

Post Graduate  
स्नातकोत्तर

Others  
अन्य

Family Details पारिवारिक विवरण

S.No. क्र.सं.	Relation नाता	Name, Surname नाम, थर	Citizenship Cert. No. नागरिकता प्रमाणपत्र नं.	Issue Date जारी मिति	Issued District जारी भएको जिल्ला
1.	Spouse श्रीमान् / श्रीमती				
2.	Father बुबा				
3.	Mother आमा				
4.	Grand Father हजुरबुबा				
5.	Grand Mother हजुरआमा				
6.	Son/Daughter छोरा छोरी	1.			
2.					
3.					
4.					
5.					
7.	Daughter in Law बुहारी (छोराको श्रीमती)				
8.	Father in law बुहारी (छोराको श्रीमती)				

Note: Citizenship detail is not mandatory for separated, demised or Citizenship Certificate not obtained family members. Separate declaration to this effect will be required. Please provide detail in separate sheet if required. अशवाङ्ग वा मृत्यु भएसकेका वा नागरिकताको प्रमाण-पत्र नलिएका परिवार सदस्यको नागरिकता सम्बन्धि विवरण अनिवार्य छैन। यस्मा ग्राहकको स्वयोषणा आवश्यक हुनेछ। आवश्यकता परेको खण्डमा छुट्टै पृष्ठ प्रयोग गर्नुहोला।

Correspondence/Present Address पत्रचार गर्ने/ हालको ठेगाना

Post Box पो.ब. नं. \_\_\_\_\_  
Street/Tole मार्ग/टोल \_\_\_\_\_  
Municipality न.पा./गा.पा. \_\_\_\_\_  
Province प्रदेश \_\_\_\_\_  
Phone: (Res.) फोन(आवास) \_\_\_\_\_  
(Mobile) (मोबाइल) \_\_\_\_\_

House No. घर नं. \_\_\_\_\_  
Ward No. वडा नं. \_\_\_\_\_  
District जिल्ला \_\_\_\_\_  
Country देश \_\_\_\_\_  
(Work) (आफिस) \_\_\_\_\_  
e-mail ईमेल \_\_\_\_\_

Permanent Address स्थाई ठेगाना (If different from present address हालको ठेगानाबाट फरक भएमा मात्र)

Post Box पो.ब. नं. \_\_\_\_\_  
Street/Tole मार्ग/टोल \_\_\_\_\_  
Municipality न.पा./गा.पा. \_\_\_\_\_  
Province प्रदेश \_\_\_\_\_  
Phone: (Res.) फोन(आवास) \_\_\_\_\_  
(Mobile) (मोबाइल) \_\_\_\_\_

House No. घर नं. \_\_\_\_\_  
Ward No. वडा नं. \_\_\_\_\_  
District जिल्ला \_\_\_\_\_  
Country देश \_\_\_\_\_  
(Work) (आफिस) \_\_\_\_\_  
e-mail ईमेल \_\_\_\_\_

Present Address Verfing document

हालको ठेगाना पुष्टि हुने कागजात

Land Ownership Certificate  
लाल पूर्जा

Voter's ID Card  
मतदाता परिचय पत्र

Lind Line/Electricity/Water bill  
फोन/बत्ती/धाराको बिल

Others  
अन्य

Occupation पेशा

Professional  
व्यवसायिक

Gov. Sector  
सरकारी क्षेत्र

Business  
व्यापार

Private Sector  
निजी क्षेत्र

Public Sector  
पब्लिक क्षेत्र

Others (Please Specify)  
अन्य (कृपया खुलाउनुहोस)

For Non Resident/Foreigners/Refugee गैर आवासीय/विदेशी/शरणार्थीको लागि

Local Contact Person/Organization  Phone No  Address

Visa No.  Visa issue date      Visa Expiry date

Source of Income आम्दानीको स्रोत

Own Business आफ्नै व्यापार  Salary पारिश्रमिक  Sale of Assets सम्पत्ती विक्री  Remittance विप्रेषण  Return on Investments लगानीको प्रतिफल  Others (Please Specify) अन्य (कृपया खुलाउनुहोस्)

Detail of related profession/Business सम्बन्धित पेशा वा व्यवसायको विवरण

S.No क्र.सं.	Name of related Employer/Business सम्बन्धित व्यवसाय / संस्थाको नाम	Address ठेगाना	Position पद	Approx. Yearly Remuneration अनुमानित वार्षिक आम्दानी / पारिश्रमिक
1.				
2.				

Note: Please submit separate sheet if required (आवश्यक भएमा छुट्टै विवरण पेश गर्नुहोला)

For Students विद्यार्थीका लागि

S.No क्र.सं.	Name of related Employer/Business सम्बन्धित व्यवसाय / संस्थाको नाम	Address ठेगाना	Phone No. सम्पर्क नं.

Anticipated Volume of Transaction अनुमानित वार्षिक कारोबार

Anticipated Annual Account Transaction(Debit/Credit) NPR अनुमानित वार्षिक खाताको कारोबार (डेबिट/क्रेडिट) ने.रु.

Up to 0.1 Million १ लाख सम्म  Up to 5 Million ५० लाख सम्म  Above 5 million ५० लाख भन्दा बढि

Anticipated Number of Annual Transaction अनुमानित वार्षिक कारोबार संख्या  Up to 50 ५० सम्म  Upto 500 ५०० सम्म  Above 500 ५०० भन्दा माथि

Other Bank Details. अन्य बैंक सम्बन्धी विवरण

Do you have account with any other Bank ? Yes  No  If yes Name of Bank

Are you availing Credit Facilities with any other bank ? Yes  No  If Yes, please specify

Are you Politically Exposed Person (PEP) or associated with any (PEP) ? Yes  No  If yes please specify

Self Declaration व्यक्तिगत स्वघोषणा

Declaration of Convicted/Non Convicted for Any Crime in past विगतमा कुनै अपराधमा दण्डित भए/नभएको घोषणा  No नरहेको  Yes रहेको

Do you hold residential permit of foreign country ? के तपाईंसँग विदेशमा बसोवास गर्ने अनुमति छ ?  No  Yes  No  Yes

Do you have any Beneficial Owner ? के तपाईंसँग कुनै हितार्थकारी छ ।  No  Yes  No  Yes

In case of US citizen separate declaration form to be filled. संयुक्त राज्य अमेरिकी नागरिकको हकमा छुट्टै विवरण फारम भर्नु पर्ने

Location Map of Present Residence घर पुग्ने बाटोको नक्सा

↑  
N  
↓

To be filled by the person staying on rent (भाडामा बस्नेले भर्नुपर्ने विवरण)

House Owner's Name: घर धनीको पूरा नाम:

Phone No. फोन नं.

Present Address: हाल बसोबास गर्ने ठेगाना :

Thumb Print ल्याप्चे सहिछाप

Right बायाँ

Left बायाँ

Name: नाम :

Signature दस्तखत

For Bank's use only बैंक प्रयोजनको लागि मात्र

Checked with PEP/Sanction List  AML Risk Category: Low Risk  Medium Risk  High Risk

CIF Open Date \_\_\_\_\_ Account Officer \_\_\_\_\_  
Need separate approval to be attached including citizenship copy of unseparated family members.

Form Checked/customer's Sign. Confirmed/Attested by Date :

Reviewed/Re verified by Date :

Approved by Date :